



Interim Financial Statements

Condensed Statement of Financial Position

As on Quarter ended 29th Poush, 2081 (13th January, 2025)

Amount in “000”		
Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalent	186,534.92	302,058.41
Statutory Balances and Due from Nepal Rastra Bank	28,529.79	28,029.79
Placement with bank & financial institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-
Loan and Advances to Customers	5,901,631.58	5,959,722.90
Investment Securities	-	-
Current Tax Assets	14,030.46	26,621.20
Investment Property	-	-
Property and Equipment	34,650.93	33,886.62
Goodwill and Intangible Assets	1,218.75	1,395.76
Deferred tax assets	33,533.03	33,533.03
Other Assets	373,274.49	77,808.08
Total Assets	6,573,403.95	6,463,055.78
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instruments	-	-
Deposits from Customers	2,482,406.51	2,435,489.20
Borrowings	2,668,528.78	2,873,449.86
Current Tax Liabilities	18,498.03	13,501.43
Provisions	-	-
Deferred tax liabilities	-	-
Other Liabilities	733,257.35	511,935.86
Subordinated Liabilities	-	-
Total Liabilities	5,902,690.66	5,834,376.35
Equity		
Share Capital	266,424.39	266,424.39
Share Premium	-	-
Retained Earnings	57,775.21	23,378.11
Reserves	346,513.68	338,876.93
Total Equity	670,713.28	628,679.43
Total Liabilities and Equity	6,573,403.95	6,463,055.78

Condensed Statement of Profit & Loss

For the Quarter ended 29th Poush, 2081 (13th January, 2025)

Amount in “000”				
Particulars	2081 Poush End		2080 Poush End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Interest Income	208,890.34	405,049.03	204,137.21	384,546.40
Interest Expenses	109,094.87	230,971.55	128,633.48	252,666.35
Net Interest Income	99,795.47	174,077.48	75,503.73	131,880.05
Fee and Commission Income	10,351.00	24,693.83	19,210.40	41,030.43
Fee and Commission Expenses	1.12	2.71	-	-
Net Fee and Commission Expenses	10,349.89	24,691.12	19,210.40	41,030.43
Net Interest Income, Fee and commission Income	110,145.36	198,768.60	94,714.13	172,910.48
Net trading income	-	-	-	-
Other Operating income	-	-	-	-
Total Operating Income	110,145.36	198,768.60	94,714.13	172,910.48
Impairment Charge/(reversal) for loans and other losses	(40,703.60)	(25,396.40)	(3,427.83)	895.45
Net Operating Income	150,848.96	224,165.00	98,141.96	172,015.03
Operating Expenses	81,771.16	164,793.64	71,774.85	147,024.00
Personal Expenses	59,832.21	123,374.66	52,663.96	113,246.46
Other Operating Expenses	20,018.16	37,384.17	19,110.89	33,777.54
Depreciation and Amortizations	1,920.79	4,034.81	-	-
Operating Profit	69,077.81	59,371.36	26,367.11	24,991.03
Non-operating Income	563.93	2,288.74	1,055.24	5,148.77
Non -Operating Expenses	-	-	-	-
Profit Before Income Tax	69,641.73	61,660.10	27,422.35	30,139.80
Income Tax Expenses	20,892.52	18,498.03	8,226.70	9,041.94
Current Tax	20,892.52	18,498.03	8,226.70	9,041.94
Deferred Tax	-	-	-	-
Profit/loss for the Period	48,749.21	43,162.07	19,195.64	21,097.86

Condensed Statement of Comprehensive income

Amount in “000”

Particulars	2081 Poush End		2080 Poush End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Profit or loss for the period	48,749.21	43,162.07	19,195.64	21,097.86
Other Comprehensive Income				
Total Comprehensive Income	48,749.21	43,162.07	19,195.64	21,097.86
Basic earning per share		32.40		15.84
Diluted earning per share		32.40		15.84
Profit for the period	48,749.21	43,162.07	19,195.64	21,097.86

Ratios as per NRB Directives

Particulars	2081 Poush End		2080 Poush End Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Capital Fund to RWA		8.25%		8.12%
Non-Performing Loan(NPL) to total loan		4.35%		4.77%
Total Loan Loss Provision to Total NPL		85.03%		66.17%
Cost of Funds		7.23%		10.50%
Credit to Deposit & Borrowing Ratio		114.57		116.24%
Base Rate		14.11%		17.10%
Interest Spread Rate		7.73%		4.48%

* Interest Rate on Loan and Advances : 12.5% to 15% & Deposits : 7.5% to 13.30%

Interim Financial Statements

Details about the distributable profit

Amount in “000”

Net Profit for the period ended Second Quarter of the FY 2081/82	43,162.07
1. Appropriations :	
1.1 Profit required to be appropriated to :	9,495.66
a. General Reserve	8,632.41
b. Capital Redemption Reserve	-
c. Foreign exchange fluctuation Fund	-
d. Corporate social responsibility Fund	431.62
e. Employees training Fund	-
f. Client Protection Fund	431.62
g. Other	-
1.2 Profit required to be transferred to Regulatory Reserve:	-
a. Transferred to Regulatory Reserve	-
b. Transferred from Regulatory Reserve	-
Net Profit for the period ended Second Quarter of the F/Y 2081/82 available for distribution	33,666.42

- Notes:**
- The interim financial statements have been prepared in accordance with Nepal Financial Reporting Standard (NFRS) and certain Carveout issued by the ICAN. These figures may vary with the audited figures as per as instructed by external auditors and regulators.
 - The detailed interim financial report has been published in our website :www.cyncnlbsl.org.np
 - Loans and Advances are presented net of impairment charges and includes staff loans.
 - Actuarial Valuation has not been done for Employee Benefits in this quarter.
 - Employee bonus provision also include on personal expenses.
 - Previous figures are regrouped/rearranged/restated wherever necessary for consistent presentation and comparison.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १८ (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आ.व. २०८१/८२ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:
- क) त्रैमासिक अवधिको वासलात तथा नाफा/नोक्सान सम्बन्धी विवरण: चालु आ.व. २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू:

प्रति शेयर आमदानी(वार्षिकीकरण गर्दा) रु	३२।४०	मूल्य आमदानी अनुपात	४८।०५
प्रति शेयर नेटवर्थ	२५१।७४	तरलता अनुपात	८।३९
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु	२४६।२७		

२. व्यवस्थापकिय विश्लेषण:
- क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आमदानी र तरलता कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण: दोस्रो त्रैमासिक वित्तीय संस्थाको मौज्जात, आमदानी र तरलता समयनाकुल हुने सामान्य परिवर्तन बाहेक अन्य कुनै तात्त्विक परिवर्तन भएको छैन । समिक्षा अवधिमा वित्तीय संस्थाको मौज्जात र तरलता सन्तोषजनक रहेको व्यवस्थापनको धारणा रहेको छ ।

- ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: “लघुवित्तको स्थायित्व सिवाईसीको दायित्व, सिवाईसीका कर्मचारी विपन्न र सिमान्तकृतका कर्मचारी” भन्ने मुलभावका साथ नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरूमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्तसम्ममा संस्थाले कुल १२२७९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।
- वित्तीय संस्थाले शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
 - वित्तीय कारोवारलाई पारदर्शिता प्रदान गर्न ग्राहकहरू स्वयंमले आफ्नो मोबाइल मार्फत कारोवार चेक जाँच गर्न मिल्ने गरी "Cyc Nepal Mobile Banking -APP" सेवा सुचारु भईसकेको छ ।
 - कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रूपमा संचालन गर्न कर्मचारीहरूलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई क्षमता अभिवृद्धि गरी सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गरिनेछ । साथै, आगामी दिनहरूमा लघुवित्तको कारोवारलाई कर्जा, वचत र रेमिटान्स सुविधाहरूमा मात्र सिमित नगरी समयानुकुल ग्राहकको बदलिंदो चाहनालाई दृष्टिगत गरी संस्थाले उपलब्ध गराउदै आएको सेवा सुविधाहरूमा थप परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ ।

- ग) विगतको अनुभवबाट संगठित संस्थाको नाफा नगदप्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक: समिक्षा अवधिमा वित्तीय संस्थाले आवश्यक लगानी योग्य रकमको व्यवस्थापन सहज रूपमा गरेको छ । हाल बजारमा देखिएको लघुवित्त संस्थाहरू बिच रहेको दोहोरोपना, अस्वस्थ प्रतिस्पर्धा, बाह्य वातावरणका कारण ग्राहकहरूमा कर्जाको किस्ता भुक्तानीमा भएको ढिलासुस्ती जस्ता समस्याहरूको कारण चालु आ.व. २०८१/८२ को दोस्रो त्रैमासको नगद प्रवाह, बैंक मौज्जात लगायत नाफा/नोक्सानमा प्रत्यक्ष असर गरेको छ । यद्यपि कर्जा जोखिम,तरलता व्यवस्थापन लगायतका अन्य विविध जोखिमहरू व्यवस्थापन गर्न व्यवस्थापन कटिबद्ध रहेको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:
- क) यस अवधिसम्म संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।
- ख) यस संस्थाको संस्थापक/संचालकले वा संस्थापक/संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको बारे कुनै जानकारी प्राप्त भएको छैन ।
- ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विवरण:
- क) धितो पत्र बजारमा भएको संगठित संस्थाको शेयर कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा: यस वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धमा खुला बजारको मुल्य मान्यता अनुसार हुने गरेको छ ।

ख) त्रैमासिक अवधिमा शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोवार संख्या:

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोवार किता संख्या
१९२३।९	१४९९।९	१५५६।९	५५	४२४२२५

५. समस्या तथा चुनौती: लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धात्मक वातावरणले अधिक कर्जा भार रहेको, विपन्न वर्गसम्म लघुवित्त सेवा पुर्‍याउन वर्तमान प्रतिस्पर्धात्मक वातावरणले संचालन लागत बढाएको छ । आ.व. २०८१/८२ को दोस्रो त्रैमाससम्म पनि पछिल्लो समयमा लघुवित्त संस्था विरुद्ध देखिएका गतिविधिले संस्थाको आर्थिक क्रियाकलाप एवम् कर्जा लगानी र असुलीमा कठिनाई भईरहेको छ ।
६. संस्थागत सुशासन: संस्था संस्थागत सुशासन परिपालनका लागि सदैव प्रतिबद्ध रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरू र संस्थाको सञ्चालक समितिबाट समय समयमा पारित नीति नियम तथा कार्यविधिहरूलाई संस्थाले पूर्ण रूपमा पालना गर्दै आएको छ । संस्थाको संचालक समिति, आन्तरिक लेखापरिक्षण समिति र व्यवस्थापन समुह संस्थामा संस्थागत सुशासन कायम राख्न प्रतिबद्ध छ । संस्थासँग भएका लिखित नीति, नियम र निर्देशिकाहरूले संस्थाको सुशासनको सुनिश्चितता गरेको छ ।
७. सत्य तथ्यताका सम्बन्धमा संस्था प्रमुखको उद्घोष: आजको मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु, मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्यपूर्ण छन् र लगानीकर्ताहरूलाई सु-सुचित भई निर्णय लिन आवश्यक कुनै विवरण वा सुचना तथा जानकारीहरू लुकाईएको छैन ।